


# धार्चे गाउँपालिकाको विनियोजन ऐन, २०७७



## धार्चे गाउँकार्यपालिकाको कार्यालय



माछीखोला, गोरखा  
सम्पर्क नं. ९८५१०१९३५३  
टोल फ्रि नं. १६६००१७६५५५  
इ-मेल — [rmdharche@gmail.com](mailto:rmdharche@gmail.com)  
वेबसाइट — [www.dharchemun.gov.np](http://www.dharchemun.gov.np)



## धार्चे गाउँपालिकाको विनियोजन ऐन, २०७७

धार्चे गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

गाउँ सभाबाट स्वीकृत भएको मिति: २०७७।०३।१०

### प्रस्तावना:

धार्चे गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बान्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप— धारा (२) बमोजिम धार्चे गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ - यो ऐनको नाम “ धार्चे गाउँपालिकाको विनियोजन ऐन, २०७७” रहेकोछ ।

२. आर्थिक बर्ष २०७७।०७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार — (१) आर्थिक बर्ष ०७७।०७८ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लेखित

नेपाल सरकारबाट सशर्त अनुदान तर्फ १२ करोड ३१ लाख रुपैया र वित्तीय समानिकरण अनुदान तर्फ रु.९ करोड ४ लाख, राजस्ववाँडफाँडबाट प्राप्त रकम रु ७ करोड ४७ लाख ८० हजार २ सय १० , समपुरक अनुदान रु.२ करोड ४० लाख, विशेष अनुदान रु. ५० लाख , प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान तर्फ रु. १ करोड २२ लाख ८१ हजार, सशर्त अनुदान तर्फ रु. ३० लाख , राजस्व वाँडफाँड वापत रु. २६ लाख १८ हजार, समपुरक अनुदान रु. ७० लाख, आन्तरिक राजश्वबाट रु. ३० लाख (अनुमानित) र अधिल्लो आ.व.को मौज्दात रु ३ करोड ६५ लाख ७५ हजार (अनुमानित) गरी जम्मा ३८ करोड १७ लाख ५४ हजार २ सय १० रुपैयामा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन — (१) यस ऐनद्वारा सञ्चितकोषबाट खर्च गर्न अधिकार दिईएको रकम आर्थिक बर्ष २०७७।०७८ को निमित्त धार्चे गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपूग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपूग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सक्नेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भूक्तानी खर्च र व्याज भूक्तानी खर्च शीर्षकमा बहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भूक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भूक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर, चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँसभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची १

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र. सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका तथा विषयगत शाखा र वडा कार्यालय समेत	१२,८९,५७,९५४	१२,९६,९६,२५६		२५,८६,५४,२१०
२		ऋणको साँवा ब्याज भुक्तानी	०	०		०
३		लगानी -शेयर/ऋण	०	०		०
४		शर्त अनुदान		१२,३९,००,०००		१२,३९,००,०००
जम्मा						३८,१७,५४,२१०

आज्ञाले

विश्व विजय शर्मा

प्रमुख प्रशासकिय अधिकृत